



लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सुचना

सूचना नं. १५/०७७-७८, मिति : २०७७/०९/०५

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंको वि.नं. १६६९४-१६७००/०७६-७७ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र **दिपायल** र **महेन्द्रनगर** राखी प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित मिति र समयमा देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा सञ्चालन सम्बन्धी कार्यक्रम

क्र.सं.	सेवा/समूह	पत्र	विषय	परीक्षा मिति	परीक्षा समय	उम्मेदवार संख्या	परीक्षा केन्द्र
१	संयुक्त र एकिकृत (प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा)	द्वितीय पत्र	शासन प्रणाली	२०७७/०९/२१	दिनको १:०० बजे	सबै	लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर दिपायल
		तृतीय पत्र	समसामयिक विषय	२०७७/०९/२२			
२		चतुर्थ पत्र	सेवा समुह सम्बन्धी	२०७७/०९/२३			
३	संयुक्त र एकिकृत (परराष्ट्र सेवा)	अतिरिक्त पत्र	अंग्रेजी भाषा (Extra paper-I)	२०७७/०९/२४			
			परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध (Extra paper-II)	२०७७/०९/२५			



लोक सेवा आयोग

दिपायल कार्यालय



राजपुर, डोटी

दृष्टव्य

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- ख) प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- ग) परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर तथा अन्य विद्युतीय सामाग्रीहरु लैजान निषेध गरिएको छ ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ । वस्तुगत बहु वैकल्पिक प्रश्नको उत्तर दिँदा Capital Letter मा (A,B,C,D) लेख्नु पर्नेछ ।
- ङ) परीक्षार्थीले परीक्षा दिन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।
- च) संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरुको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।
- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
 - परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा २ (दुई) मिटरको दूरी कायम गर्नुपर्नेछ ।
 - परीक्षार्थीहरुले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
 - परीक्षार्थीले लेख्न बाँकी रहेको उत्तरपुस्तिकाको खाली ठाउँ स्वयंले काटी, दस्तखत गरी, उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरेर मात्र परीक्षा हलबाट बाहिर जानु पर्नेछ ।
 - कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवार परीक्षामा सम्मिलित हुने भएमा सम्बन्धित उम्मेदवारले यस कार्यालयको फोन नं. ०९४-४४०१४७ वा ०९४-४४०१७८ मा सम्पर्क गरी वा इमेल तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ ।

गणेशमान सिं राई
शाखा अधिकृत

बिष्णु पौडेल
नि. कार्यालय प्रमुख